

# कक्षा 7-12 का विद्यार्थीका परिवारका लागि स्कुल शुल्कको सूचना



यूटा कानूनल स्कुलहरूलाई सात कक्षादाख बाह्र कक्षासम्म शुल्क लिन अनुमति दिन्छ ।

विद्यार्थीलाई स्कुलको कक्षा, क्रियाकलाप र कार्यक्रमहरूमा सहभागी हुन शुल्क लिन सकिन्छ । अनुरोध वा आवश्यकतालाई स्थानीय शिक्षा बोर्डद्वारा स्वीकृत नगर्दा र स्कुल वा डिस्ट्रिक्ट शुल्क तालिकामा समावेश नगर्दासम्म एकजना विद्यार्थीलाई कुनै पनि शुल्क तिर्न अनुरोध गर्न वा गराउन सक्दैन ।

यूटा कानून बमोजिम स्कुलहरूले शुल्क छूट वा कुनै पनि विद्यार्थीको लागि आफ्नो बच्चाको शुल्क तिर्न नसक्ने आमाबुवालाई शुल्क छूटको सट्टामा अन्य प्रावधानहरू उपलब्ध छ भनेर सुनिश्चित गर्न शुल्क लिनुपर्दछ ।

## शुल्क परिभाषा

शुल्कलाई स्कुल, चार्टर स्कुल, वा डिस्ट्रिक्टद्वारा प्रदान गरिएको, प्रायोजन गरिएको, वा सहयोग गरिएको क्रियाकलाप, कक्षा, वा कार्यक्रममा भाग लिनको लागि विद्यार्थीद्वारा अनुरोध वा लगाइएको विद्यार्थीको लागि स्कुलले अनुरोध गरेको वा लगाएको मौद्रिक मूल्यको रूपमा परिभाषित गरिएको छ । यो अनुरोध वा आवश्यकतालाई पनि सूचित गर्न सकिन्छ । यसको मतलब यदि सहभागिताको लागि केहि कुराको आवश्यकता छैन, तर विद्यार्थीले त्यो कुरा पाउनको लागि अझै अपेक्षा राख्दछ भने, यसले शुल्कका केही उदाहरणहरू तल दिइएको छ:

- दर्ता शुल्क
- कक्षा वा टोली भ्रमणको लागत (कोठा बोर्ड र खाना सहित)
- स्कुल समयपछिका कामचोरी
- पाठ्यपुस्तक
- स्कुल कन्सर्ट वा खेलहरूको लागि प्रवेश शुल्क
- उपकरणको भाडा
- सहभागिता शुल्क

कक्षा रिङ्ग, वार्षिक पुस्तक, स्कुल चित्र, लेटर ज्याकेट, र यस्तै खालका वस्तुहरूका लागि लाग्ने रकम शुल्क हुँदैनन् र छूट दिनु पर्दैन । यसका साथै, यदि एउटा विद्यार्थीले स्कुलको सम्पत्ति हराएमा वा बिगारेमा, प्रतिस्थापन वा मर्मतको लागत शुल्कहरू होइनन् र छूट दिनु हुँदैन ।

विद्यार्थीहरूले एकसाथ भर्ना कोर्स वा एडभान्सड प्लेसमेन्ट परीक्षाको लागि शुल्क तिर्नु पर्ने हुन सक्छ । विशेष गरी कलेज वा माध्यमिक पछिको कक्षा वा क्रेडिटसँग सम्बन्धित शुल्कको अंश शुल्क छूट हुने छैन । यद्यपि, कलेज बोर्डले योग्य हुने विद्यार्थीहरूका लागि यी लागतहरूमा कटौती गर्न प्रस्ताव गर्दछ ।

## शुल्क छूट

यदि निम्न कुराहरू भएमा मात्रै, विद्यार्थी छूटको लागि योग्य हुन्छन्

- तिनको परिवारले TANF कोष प्राप्त गर्दछ भने (खाद्य टिकट वा राज्य परिवार रोजगार कार्यक्रम);
- विद्यार्थीले SSI (पूरक सुरक्षा आय) प्राप्त गर्दछ भने;
- विद्यार्थीलाई म्याकिन्नी-भेन्टो नियुक्त गरिएको छ भने;
- विद्यार्थी अरूको पालनपोषणमा छ भने;
- विद्यार्थी राज्यको संरक्षणमा छ भने; वा
- विद्यार्थी परिवार/पारिवारिक आम्दानीको आधारमा योग्य छ भने (स्तरहरू निःशुल्क खाजाको योग्यतासँग मिल्दछ)।

शुल्क छूट शुल्क तिर्न आवश्यकताबाट पूर्ण रूपमा मुक्त गराउने प्रक्रिया हो । यदि विद्यार्थी शुल्क छूटका लागि योग्य रहेको छ भने, सबै शुल्कहरू छूट हुने पर्दछ । यदि यसलाई राज्यको कानूनमा विशेष रूपमा सम्बोधन गरिएको छैन भने, स्कुलले विद्यार्थीको सहभागिता वैकल्पिक भएकोसहित समपूर्ण सबै शुल्कहरू हटाउनु पर्दछ । यसको मतलब शुल्क छूटका लागि योग्य ती विद्यार्थीहरू कुनै पनि स्कुल कक्षा वा क्रियाकलापमा निःशुल्क सहभागी हुन सक्दछन् ।

\* यदि विद्यार्थीहरूले यी कुनै पनि स्तरहरू पूरा गर्दैनन् तर पनि अझै शुल्क तिर्न असमर्थ छन् भने, सो विद्यार्थी पनि शुल्क छूटको लागि योग्य



### शुल्क छुट निरन्तर

यदि कुनै विद्यार्थीले शुल्क छुटको लागि आवेदन दिन चाहन्छ भने, उनीहरूलाई आवेदन प्रक्रियाको एक अंशको रूपमा शुल्क छुट योग्यताका कागजात उपलब्ध गराउन आग्रह गरिने छ ।

शुल्क छुटका लागि आवेदन दिन विद्यार्थीले "शुल्क छुट आवेदन (कक्षा 7-12)" पेश गर्न सक्छन् । यस सूचनाको साथमा आवेदनको प्रतिलिपि समावेश गरिएको छ र थप प्रतिलिपिहरू स्कूल कार्यालय वा यस कागजातको अन्त्यमा सूचीबद्ध प्रान्तीय स्कूल शुल्क वेबसाइट प्राप्त गर्न सकिने छ ।

कागजातहरू स्कूलमा पेश गरिसकेपछि, शुल्क छुटको लागि विद्यार्थीको योग्यताको बारेमा अन्तिम निर्णय नभएसम्म शुल्क तिर्नुपर्ने हुनेछ ।

यदि आवेदन अस्वीकृत गरियो भने, स्कूलले "निर्णय र अपील फारम" पठाउने छ । फारममा आवेदन किन अस्वीकृत गरियो र निर्णयको कसरी अपील गर्ने भनेर वर्णन गर्दछ ।

सधैं एटा प्रतिलिपि राख्न नभुल्नुहोस् । यदि शुल्क छुट अस्वीकारको लागि अपील पेश गरियो भने, अपीलको निर्णय नभएसम्म सबै शुल्कहरू तिर्न आवश्यक पर्दैन ।

### चन्दा, गोपनीयता, र शुल्क लागू हुने अवस्था

स्कूल कोष सीमित छन्, र स्कूललाई शुल्कको अतिरिक्त सहयोग चाहिन सक्छ । फलस्वरूप, स्कूलले कर घटाउन मिल्ने स्कूल अनुदान, उपकरण, वा पैसाको अनुदानको लागि माग गर्न सक्दछ, तर स्कूललाई अनुदानहरूको आवश्यकता हुन सक्दैन ।

विद्यार्थीको नाम गोप्य रहेको छ र विद्यार्थीले शुल्क, चन्दा, र सहयोग रकम तिरेको छ वा छैन, वा छुटको लागि आवेदन दिएको छ, प्राप्त गरेको छ, वा छुट अस्वीकार गरिएको छ वा छैन भन्ने कुराको वास्ता नगरी कसैलाई पनि जानकारी र जान्नुपर्ने सही कुरा दुवैको बारेमा खुलासा गर्न सकिँदैन । यद्यपि, स्कूलले दाताको सहमतिले स्कूलमा ठूलो चन्दा वा सहयोग रकम पुऱ्याउने कुनै पनि व्यक्ति वा संस्थालाई उचित मान्यता दिन सक्दछ ।

स्कूल र स्कूल कर्मचारीहरूले ग्रेड वा क्रेडिट रोक्न, घटाउन, वा बढाउन, वा ग्रेड, कक्षा तालिका, क्रेडिट, रिपोर्ट कार्ड, ट्रान्सक्रिप्ट, वा डिप्लोमा शुल्कको भुक्तानी लागू हुन रोक्न सक्दैन ।

### थप जानकारीको लागि, सम्पर्क गर्नुहोस्.

#### स्थानीय स्कूल:

नाम: \_\_\_\_\_ फोन: \_\_\_\_\_

ईमेल: \_\_\_\_\_ वेबसाइट: \_\_\_\_\_

#### डिस्ट्रिक्ट/चार्टर स्कूल शुल्कको लागि सम्पर्क गर्नुहोस्:

नाम: \_\_\_\_\_ फोन: \_\_\_\_\_

ईमेल: \_\_\_\_\_ वेबसाइट: \_\_\_\_\_

यूटा स्टेट बोर्ड अफ एजुकेशन स्कूल शुल्कको वेबसाइट: <https://schools.utah.gov/schoolfees>